



नेपाल सरकार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सिंहदरबार, काठमाडौं

(स्थानीय तह समन्वय शाखा)

पत्र सं.: - २०८०/०८१

चलानी नं.: - २४८



मिति:- २०८१/०३/०५

ने.सं. ११४४ तछलाथ्व १२

विषय:- विश्व योग दिवसको नारा परिवर्तन सम्बन्धमा ।


श्री स्थानीय तह (सबै) ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ६९, मिति २०८१/०२/२७ को पत्र बमोजिम यस मन्त्रालयको च.नं. ५३४, मिति २०८१/०२/३२ मा असार ७ गते तदनुसार २१ जुन २०२४ मा योग दिवस मनाउने सम्बन्धी पत्राचार भएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ७८, मिति २०८१/०३/०४ को पत्र मार्फत विश्व योग दिवसको नारा परिवर्तन भई "Yoga for self and Society" कायम भएकोले सोही बमोजिम हुन प्राप्त पत्र यसैसाथ संलग्न गरी पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ ।

बोधार्थ:

श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार ।

श्री सूचना तथा प्रविधि शाखा:- Website मा Upload गरिदिनुहुन ।


(दीपेश खट्टेल)
शाखा अधिकृत



नेपाल सरकार

संघीय मा.म.

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय



प्रारम्भिक बालविकास विद्यालय पोषण शाखा

सिंहदरबार,
काठमाडौं, नेपाल ।

पत्र संख्या:- ०८०/८९

चलानी नं.:- ७८

R
२०१
१७६०
३/५

मिति: २०८१।०३।०४

विषय: विश्व योग दिवसको मूल नारा सम्बन्धमा ।

श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
सिंहदरबार, काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
दर्ता नं.:- ५९२५
दर्ता मिति:- ३/५

प्रस्तुत विषयमा यस मन्त्रालयको मिति २०८१।०२।२५ गते मा. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको संयोजकत्वमा बसेको विश्व योग दिवस मूल समारोह समितिको बैठकको निर्णय अनुसार मिति २०८१।०२।२७ को पत्रमा यस वर्षको विश्व योग दिवस २०८१ असार ७ तदनुसार २९ जुन २०२४ का दिन "महिला सशक्तिकरणका लागि योग (yog for women Empowerment)" भन्ने मूल नाराका साथ मनाउन तहाँ मन्त्रालय मार्फत सबै स्थानीय तह र नेपाल नगरपालिका संघ तथा गाउँपालिका महासंघलाई अनुरोध गरी पठाउने भन्ने सम्बन्धमा पत्राचार भएकोमा UN को web - site मा मूल नारा परिवर्तन भई "Yoga for self and Society" भएको पाइएकोले सोही अनुसार हुन निर्देशानुसार अनुरोध छ ।

स्थानीय तह सम्बन्धमा,

पत्रमा गु/

के/

३/५.

सुशिला अर्याल
शाखा अधिकृत

१० औं विश्व योग दिवस, २०८१

२०८१ असार ७ (Jun 21, 2024)

"Yoga for self and society."

कार्यक्रम विवरण

समय: विहान ८ बजेदेखि १० बजे सम्म

स्थान: एसओएस बाल ग्रामको प्राङ्गण, सानोठिमी, भक्तपुर

१. अध्यक्षता: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठज्यू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
२. प्रमुख अतिथि: सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू
(प्रमुख अतिथिको आगमनसँगै राष्ट्रिय गानको प्रस्तुति)
३. विशिष्ट अतिथि: माननीय मन्त्रीज्यूहरु
४. अतिथि
 - नेपाल सरकारका सचिवज्यूहरु,
 - सहसचिवज्यूहरु,
 - कूटनैतिक नियोगका पदाधिकारीहरु,
 - विभिन्न योगसँग सम्बन्धित संस्था, परिषदका पदाधिकारीज्यूहरु
 - पत्रकार, नागरिक समाज, शिक्षक, विद्यार्थी लगायत अन्य उपस्थित पदाधिकारीज्यूहरु
५. स्वागत मन्तव्य: डा दीपक काफ्ले, सचिव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
६. पानसमा दिपप्रज्वलित गरी कार्यक्रमको समुद्धघाटन: प्रमुख अतिथिज्यू बाट(स्वस्ति वाचन)
७. प्रमुख अतिथिज्यूबाट समुद्धघाटन मन्तव्य:
८. योगगुरुहरुबाट शुभकामना मन्तव्य:
९. योग प्रस्तुतीकरण
 - विद्यालयको तर्फबाट
 - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका विद्यार्थीबाट
 - काठमाण्डौ विश्वविद्यालयबाट
 - त्रिभुवन विश्वविद्यालयबाट
१०. योगाभ्यास:
११. ध्यान (आनापान) प्रस्तुतीकरण
१२. कार्यक्रमका अध्यक्षज्यूबाट मन्तव्य/धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन